

श्री ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शारदा नगरपालिका २ सल्यान

पर्स प्रतिवेदन २०८२।०४।३१ सम्मको

Indicators (सूचकहरु)			लक्ष्य	कायम रहेको अंक	आधार अंक	नतिजा यसको	नतिजा गतको
PROTECTION		Bad Loan (Above 1 Year)	१००%	२११३९४५.६९	२११३९४५.६९	१००.००	१००.००
		Sub Standard Loan (91 to 180 Days)	२५%	१००६५.५४	४०२६२.१६	२५.००	२५.००
		Doubtful Loan (181 to 365 Days)	५०%	१०६४६२.७१	२१२९२५.४१	५०.००	५०.००
		Good Loan	१%	२०६१२००.०६	२०६११९९३९.४७	१.००	१.००
	P6	Solvency(Net Value of Asset/Total Shares and Deposits) कूल शेयर र बचतको अनुपातमा सम्पत्तिको खद मूल्य(तिर्न सक्ने सक्षमता)	Min 110%	३०१२४८१३०.९०	२६७४१७९१५.३६	११२.६५	११२.६६
EFFECTIVE FINANCIAL STRUCTURE	E1	Net Loans/Total Assets कूल सम्पत्तिको अनुपातमा शुद्ध ऋण	७०-८०%	२०६२५६५९.८०	३२०६९९८८४.८८	६४.३१	६४.९५
	E5	Savings Deposits / Total Assets कूल सम्पत्तिको अनुपातमा बचत	७०-८०%	२३५६९८११५.३६	३२०६९९८८४.८८	७३.४९	७३.४४
	E6	External Credit / Total Assets कूल सम्पत्तिको अनुपातमा बाह्य ऋण	Max ५%	०.००	०.००	०.००	०.००
	E7	Member Share Capital / Total Assets कूल सम्पत्तिको अनुपातमा शेयर	Max २०%	३१७१९८००.००	३२०६९९८८४.८८	९.८९	९.८८
	E9	Net Institutional Capital/ Total Assets कूल सम्पत्तिको अनुपातमा शुद्ध संस्थागत पूँजी	Min १०%	३३८३०२१५.५४	३२०६९९८८४.८८	१०.५५	१०.५५
	A1	Total Loan Delinquency / Gross Loan Portfolio कूल ऋणको अनुपातमा भाखा नाघेको ऋण	<५%	४५८३४८०.०१	२०८४८७०७२.७३	२.२०	१.१२
	A2	Non-Earning Assets / Total Assets कूल सम्पत्तिको अनुपातमा नकमाउने सम्पत्तिको प्रतिशत	<५%	५२०६९९३.७१	३२०६९९८८४.८८	१.६२	१.६०
ASSET QUALITY	A3	Net Zero Cost Funds / Non-Earning Assets शुद्ध लागत रहित कोषमा आय आर्जन नगर्ने सम्पत्तिको प्रतिशत	Min २००%	३३८३०२१५.५४	५१९१५३१.७१	६५१.६४	६६१.२०
	R7	Share Dividend in Average Shares औषत शेयरमा शेयर लाभांश	बजारदर भन्दा बढी >= R5	२९५९३२८.७६	२९४१५८००.००	१०.०६	१०.३८
	R9	Total Operating Expenses / Avg. Total Assets औषत कूल सम्पत्तिको अनुपातमा सञ्चालन खर्च	<=५%	६२९७०७.३८	३२०६६२०७२.१९	०.२०	३.१४
RATES OF RETURN & COSTS	R12	Net Income / Avg. Total Assets औषत कूल सम्पत्तिको अनुपातमा खुद आम्दानी	Min १ %	२७६८७.६५	३२०६६२०७२.१९	०.०१	१.४६
LIQUIDITY	L1	Liquidity in Total Saving Ratio जम्मा बचतको अनुपातमा तरलता	Min 15%	७६०१८९९५.२८	२३५६९८११५.३६	३२.२५	३१.४२
	L3	Non-Earning Liquid Assets / Total Asset जम्मा सम्पत्तिको अनुपातमा नकमाउने तरल सम्पत्ति	<1%	२१५१४२.८०	३२०६९९८८४.८८	०.०७	०.०४

SIGNS OF GROWTH	S1	Growth in total loan	मुद्रा स्फिती भन्दा बढी	-१९४९७९५.९७	२१०४३६८६८.७०	-०.९३	२.५१
		ऋण लगानीमा बृद्धिदर					
	S5	Growth in Total Saving	मुद्रा स्फिती भन्दा बढी	२१५७६५.०७	२३५४८२३५०.२९	०.०९	८.११
		जम्मा बचत बृद्धिदर					
	S9	Growth in Net Institutional	मुद्रा स्फिती भन्दा बढी	११६४६०६.३५	३२६६५६०९.१९	३.५७	३.५७
		खुद संस्थागत बृद्धिदर					
	S10	Growth in Membership	Minimum 15%	१४.००	२५०१.००	०.५६	५.००
		वार्षिक सदस्यता वृद्धि दर					
	S11	Growth in Total Assets	>Inflation + 10%	७५६२५.३८	३२०६२४२५९.५०	०.०२	६.९२
		जम्मा सम्पत्तिमा वार्षिक वृद्धि दर					